


वीरेन्द्रनगर नगरकार्यपालिकाको मिति २०७७ बैशाख १९ गतेको बैठकका निर्णयहरु:

१. विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ को कारणले देश लामो समय बन्दाबन्दीमा रहेको कारणले कृषि क्षेत्र प्रभावित हुनसक्ने कुरालाई मध्यनजर गरी चालु आर्थिक वर्षमा कार्यसम्पन्न गर्ने गरी देहाय बमोजिमका कार्यक्रम/क्रियाकलाप अघि बढाउने:
- क) बन्दाबन्दीको कारणले विभिन्न बालीको खेती गर्न बीउबिजन र मल प्राप्त गर्न कठिनाई हुन सक्ने भएकाले नगरपालिका भित्रका सम्पूर्ण कृषकहरुको लागि नगरपालिकाको चालु आर्थिक वर्षका विभिन्न तालिम गोष्ठी आन्तरिक भ्रमण लगायत चालु खर्च तर्फ विनियोजित गरिएका नगर तथा वडा तहका योजना कटौती गरी नगरभित्रका किसानहरुलाई निम्न बमोजिम अनुदान सहयोग गर्ने
- निम्न
- धान, मकै, बोडी, फर्सी, लौका, सिमी, चिचिण्डा, धिरौंला लगायतका सिजनल तरकारी बालीको बीउबिजनहरुमा ८० प्रतिशत अनुदान ।
 - मल तथा बिषादिमा ५० प्रतिशत अनुदान ।
- ख) नगरपालिकाका विभिन्न क्षेत्रहरुमा ब्यावसायिक फलफूल खेती गर्न चाहने व्यक्ति /फर्महरुले कम्तीमा ३०० बिरुवा रोप्ने गरी आफ्नै जग्गाको ब्यवस्थापन सहित प्रस्ताव पेश गर्न १५ दिने सूचना आब्हान गर्ने र प्रस्ताव प्राप्त भए पश्चात उपयुक्तताको आधारमा छनौट गर्ने र कम्तीमा ५० प्रतिशत अनुदानमा यस्तो ब्यवसाय सञ्चालन हुने ब्यवस्था मिलाउने,
- ग) नगरपालिका क्षेत्रका सम्पूर्ण जग्गा जमिनमा खेती गर्ने र बाँझो नराख्ने गरी सबै जग्गा धनीहरुलाई आग्रह गर्ने । कुनै जग्गा धनी आफैले बालीनाली लगाउन नसक्ने परिस्थितिमा सम्बन्धित वडा कार्यालयले समन्वय गरी जग्गा बाँझो नरहने गरी अन्य कुनै कृषकलाई जग्गा प्रयोग गर्न समन्वय गर्ने ।
- घ) यस निर्णय बमोजिम कृषि क्षेत्रमा लाग्ने बजेट चालु आर्थिक वर्षमा विनियोजित भई खर्च नभएका र खर्च गर्न नसकिने किसिमका वडा र नगरस्तरीय योजनाहरु कटौती गरी ब्यवस्थापन गर्ने ।
२. कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम , नियन्त्रण का लागि लकडाउनलाई अँझै प्रभावकारी गराउनको लागि यस नगरपालिकाबाट हालसम्म भएगरेका विभिन्न गतिविधिहरुको बारेमा समीक्षा गरियो । साथै ब्यवस्थापन कार्यलाई देहाय बमोजिम निरन्तरता दिने
- निम्न
- क) खोलानालामा गिड्डी कुट्ने र बालुवा चाल्ने मजदुरहरुलाई भौतिक दूरी कायम गरि कार्य निरन्तरता दिन लगाई राहत उपलब्ध नगराउने,
- ख) भौतिक दूरी कायम गरी कृषि कार्य र विकास निर्माणका कार्य गर्न सम्भव नभई खाद्य संकट हुने मजदुर ब्यक्तिहरुको लागि हाल संचालनमा आएको कल सेन्टरबाट राहत वितरण प्रणाली निरन्तरता दिने । सो कल सेन्टरमा फोन लिने कार्य २०७७ बैशाख २३ सम्म निरन्तरता दिने ।
- ग) नगरपालिकाबाट संचालित पूर्व सावधानी गृहमा ३९ जना राखिएको र आश्रय स्थलमा विभिन्न ब्यक्तिहरुलाई आश्रय दिँदै आएकोमा अबदेखि आश्रय स्थललाई समेत सावधानी गृहको रुपमा प्रयोग गर्नुपर्ने भएकोले सो स्थल बन्द गरी पूर्व सावधानी गृह ब्यवस्थापन गर्ने ।


टिकाराम ढकाल
प्रमुख प्रशासकीय अधिकृत